

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

आ.व. ०७९/८० को श्रावण देखि असोज मसान्त सम्म सम्पादित क्रियाकलापहरुको विवरण



पौवादुङमा गाँउपालिका

गाँउ कार्यपालिकाको कार्यालय

च्याङ्ग्रे, भोजपुर

प्रमुख प्रशासकीय अधिकृतको भनाई

सार्वजनिक सरोकारको विषय वा आफूसँग सम्बन्धित विषयको सम्बन्धमा आवश्यक सूचना तथा जानकारीहरूमा नागरिकको सरल र सहज पहुँचलाई सूचनाको हकको रूपमा लिइन्छ । सूचनाको हकले मौलिक हक, नागरिक सशक्तिकरण, सुशासन, मानव अधिकार प्रवर्द्धन, लोकतन्त्र संस्थागत गर्न, आर्थिक अनुशासन कायम गर्दै, नागरिक सहभागिता र खुल्ला सरकारको मान्यता प्रवर्द्धन गर्दछ ।

लोकतन्त्रको अभिन्न अंगको रूपमा रहेको सूचनाको हकको सुरुवाती कोशेढुंगा स्वीडेनमा सन् १७६९ मा Freedom of the press Act लाई लिइन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ मा मौलिक हकको रूपमा सूचनाको हकलाई स्थान दिई सुरुवात गरिएको थियो । हालनेपालको संविधान, २०७२ मा समेत मौलिक हकको रूपमा सूचनाको हकलाई निरन्तरता दिइएको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट भए गरेका कार्यहरूको प्रगति विवरण तथा सम्बन्धित सूचनाहरू अद्यावधिक गरी राख्नु पर्ने र प्रत्येक ३/३ महिनामा website माफत सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्था अनुसार यस कार्यालयबाट आ.व. २०७९/०८० को प्रथम त्रैमासिक २०७९ श्रावण १ देखि असोज मसान्तसम्म सम्पादन भएका कार्यहरूलाई अद्यावधिक गरी यो स्वतः प्रकाशन (Proactive disclosure) गरिएको छ । यसबाट नागरिकले कार्यालयबाट भएको सेवा प्रवाहको प्रगति सम्बन्धमा सूचित हुने अपेक्षा गरिएको छ । आगामी दिनमा सूचनाको हकको सम्मान र संरक्षण गर्न, सूचनाको बर्गीकरण र अद्यावधिक गर्न, सरल र सहज सूचना उपलब्धता गराउन, खुल्ला र पारदर्शी काम कार्यवाहीका निमित्त यस कार्यालय प्रतिवद्ध रहेको छ ।

अन्त्यमा, स्वतः प्रकाशन तयार गर्न खटिनु हुने यस कार्यालयका सूचना अधिकारी श्री गेहेन्द्र प्रसाद उपाध्याय, सूचना प्रविधि अधिकृत श्री सेवन्त राज दाहाल लगायत सम्पूर्ण शाखाका शाखा प्रमुख ज्यूहरू लाई धन्यवाद दिन चाहन्छु ।

मिति: २०७९।०७।१५



नविन भट्टराई

प्रमुख प्रशासकीय अधिकृत
पौवादुडमा गाँउपालिका

पौवादुडमा गाउँपालिका च्याङ्ग्रे भोजपुर



किरण राई

अध्यक्ष



ज्योत्सना राई

उपाध्यक्ष



नविन भट्टराई

प्रमुख प्रशासकीय अधिकृत



राजेन्द्र तामाङ
वडा अध्यक्ष (वडा नं.१)



हरेन्द्र बहादुर पौडेल
वडा अध्यक्ष (वडा नं. २)



तीर्थ बहादुर कार्की
वडा अध्यक्ष (वडा नं.३)



रमेश राई
वडा अध्यक्ष (वडा नं.४)



बोम प्रसाद राई
वडा अध्यक्ष (वडा नं.५)



दक्ष कुमार राई
वडा अध्यक्ष (वडा नं. ६)

विषय सूची

Contents

१. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयको स्वरूप र प्रकृया.....	2
१.१ परिचय:.....	2
१.२. गाँउपालिकाको चिनारी:.....	2
२.पौवादुडमा गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयको काम कर्तव्य र अधिकार:.....	3
३. सेवा प्रदान गर्ने निकायको कर्मचारीहरूको विवरण.....	4
१. गाउँपालिका, वडा र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको विवरण.....	4
४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि.....	11
५.निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	25
६. गुनासो फछ्छौट भएको र बाँकी रहेको संख्या.....	25
७. पौवादुडमा गाउँपालिका बाट सम्पादन गरिएका क्रियाकलापहरूको विवरण:.....	26
७.१. कार्यालयबाट नियमित सम्पादन भएका क्रियाकलापहरूको विवरण:.....	26
८. स्थानिय तह निर्वाचनमा बिजय भएका जनप्रतिनिधिहरूको विवरण.....	28
१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, थर र पद.....	30
११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण.....	31
१२. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयको वेवसाइट.....	36
१२.१. कार्यालयको वेवसाइट.....	36
१२.२. कार्यालयको फेसबुक पेज.....	36
१२.३. कार्यालयको इमेल ठेगाना:.....	37
१२.४. कार्यालयको सम्पर्क फोन न:.....	37
१३. सूचना परियोजनामा प्राप्त वैदेशिक सहायता, ऋण, अनुदानएवम् सम्झौता सम्बन्धी विवरण.....	37
१४. संचालन गरेको कार्यक्रम सोको प्रगति प्रतिवेदन.....	37
१५. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली.....	37
१६. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय.....	37
१७. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयका सूचनाहरू अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण.....	37

१. पौवादुडमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयको स्वरूप र प्रकृया

१.१ परिचय:

संघीय संरचनाअनुसार प्रदेश नं १ अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये पौवादुडमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्व क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम,सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुडमा गाउँपालिकाको निर्माण गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गरेको छ ।


१.२. गाँउपालिकाको चिनारी:

संघीय संरचना अनुसार प्रदेश नं १ अन्तर्गतको भोजपुर जिल्लाका ९ वटा स्थानीय तह मध्ये पौवादुडमा गाउँपालिका एक हो । भोजपुर जिल्ला सदरमुकामबाट पुर्व क्षेत्रमा रहेका साबिकका श्यामसिला, तिवारीभन्ज्याङ, च्याङ्ग्रे, बास्तिम, सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुडमा गाउँपालिकाको निर्माण गरिएको छ। यस गाउँपालिकाको नामाकरण पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा भोजपुरमा विभिन्न थुमहरु थिए। जस्तै हतुवा थुम, सित्तेल थुम, खिखामाछा थुम, फालि थुम र पौवा थुम थियो। पौवाथुम अन्तर्गत १६ वटा गाबिसहरु समेटिन्थे। जस अन्तर्गत साबिकको तिवारीभन्ज्याङ गाबिसको वडा नं ७,८,९ खेसाङमा यो थुमको केन्द्र रहेको थियो र लोपोन्मुख दुडमाली भाषीहरुले बोलिने दुडमाली भाषा अन्तर्गत (दुडमा) भन्नाले पिउनु भन्ने जनाउँछ। यी २ वटा नाम पौवा+दुडमा मिलाएर पौवादुडमा गाउँपालिकाको नामकरण गरिएको हो। गाउँपालिकाको सिमाना पुर्वमा अरुण नदि,पश्चिममा भोजपुर नगरपालिका,उत्तरमा अरुण गाउँपालिका र दक्षिणमा रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ११८.८ वर्ग कि.मि. रहेको छ। बि.स.२०७८ को जनगणना अनुसार महिला ६,३१९ जना र पुरुष ५,८५१ जना गरि

कुल	जनसंख्या	१२,१७० जना	रहेको
-----	----------	------------	-------

पर्यटन प्रबर्द्धन तथा आर्थिक समृद्धिको आधारको रूपमा अरुण डाँडा, चिवाचुड डाँडा, शिवालय पार्क, च्याङ्ग्रे पोखरी, सन्तानेश्वर महादेव, शिशिरि डाँडा आदि पर्यटकीय स्थलहरु रहेका छन्। प्रमुख आर्थिक केन्द्रहरु श्यामसिला, तिवारीभन्ज्याङ, च्याङ्ग्रे र मानेडाँडा आदि रहेका छन्। अधिकांश वडा कार्यलयहरुलाई ग्रामीण सडकले छोएको यस गाउँपालिकाको मुख्य पेशा कृषि हो। यहाँ धान, गहुँ, मकै, कोदो, फापर आदि अन्नबाली र अम्लीसो, अलैंची, अदुवा आदि नगदेबालीहरु उत्पादन हुने गर्दछ। यहाँ ब्राह्मण, क्षेत्री, नेवार, कुमाल, राई, तामाङ, मगर, भुजेल, शेर्पा, लिम्बु, कामी, दमाई, सार्की आदि जातका मानिसहरुको बसोबास रहेको छ।

१.३. पौवादुडमा गाँउपालिकाको नक्सा:



२. पौवादुडमा गाँउपालिका गाँउकार्यपालिकाको कार्यालयको काम कर्तव्य र अधिकार:

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित ऐन, नियम बमोजिम यस कार्यालयको काम, कर्तव्य र अधिकारको व्यवस्था रहेको छ।

३. सेवा प्रदान गर्ने निकायको कर्मचारीहरूको विवरण

१. गाउँपालिका, वडा र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको विवरण

गाउँपालिका तर्फका कर्मचारीहरू:-

क्र.स.	कर्मचारीको नाम थर	पद	लिंग	स्थायी ठेगाना	नियुक्ति को किसिम (स्थायी अस्थायी करार)	हालको पदमा नियुक्ति मिति	मोबाइल नं.
१.	नविन भट्टराई	प्रमुख प्रशासकीय अधिकृत	पुरुष	इटहरी २, सुनसरी	स्थायी	२०७८/१२/०९	९८५१०९००३४
२.	आडलाक्पा तामाङ	अधिकृत	पुरुष	हेलौँछा-७, भोजपुर	स्थायी	२०७६/०८/०१	९८६२०१५७९५
३.	सुनिता कटुवाल	अधिकृत	महिला	छथर-६, भोजपुर	स्थायी	२०७६/१०/१६	९८४२४२३०८१
४.	बुद्धिमान तामाङ	ना.सु.	पुरुष	भोजपुर न.पा.-९	स्थायी		९८४२०२१३८४
५.	भक्ति राई	लेखापाल	महिला	जरायोटार-७, भोजपुर	स्थायी	२०७६/०९/०२	९८५२०३१२३१
६.	राम्ली हाड राई	आ.ले.प.	पुरुष	भोजपुर न.पा.-११, भोजपुर	स्थायी	२०७६/०९/०३	९८१९३०९२६६
७.	मुलायम सिंह यादव	कम्प्युटर अपरेटर	पुरुष	भतही-१, सप्तरी	स्थायी	२०७६/११/१३	९८१४७९३२२९
८.	सोभित घिमिरे	सव इन्जिनियर	पुरुष	सुन्दरहरैचा-४, मोरङ	स्थायी	२०७६/११/०८	९८०७३५००४०
९.	शिव आचार्य	प्राविधिक	पुरुष	चम्पे-	स्थायी	२०७६/११/२०	९८०४०२३६५८

		सहायक		९,भोजपुर			
१०.	प्राथना गुरुड	सहायक महिला विकास निरीक्षक	महिला	काठमाण्डौ म.न.पा.-६,बौद्ध	स्थायी	२०७४/०१/१०	९८४३७९०३७९
११.	मनोज ओली	ना.प्रा.स.	पुरुष	त्रिवेण गापा-९,रुकुम पश्चिम	स्थायी	२०७८/११/१५	९८४४१९६०७४
१२.	डम्बर कुमारी कार्की(खत्री)	कार्यालय सहयोगी	महिला	तिवारीभञ्ज्याङ्ग -१,भोजपुर	स्थायी	२०५४/१०/१६	९८१५३४२४६२
१३.	बल बहादुर तिवारी	का.स. दोस्रो	पुरुष	पौवादुडमा -२ भोजपुर	स्थायी		

गाउँपालिकामा कार्यरत करार तर्फका कर्मचारीहरू:-

१.	सेवन्त राज दाहाल	सूचना प्रविध अधिकृत	पुरुष	मादी नगरपालिका-४, संखुवासभा	करार	२०७९/०५/०७	९८१७९९२५४०
२.	सुमित्रा कार्की	रोजगार संयोजक	महिला	पौवादुडमा -२ भोजपुर	करार	२०७५/११/२६	९८१०३५२९९८
३.	टेक राज खड्का	रोजगार सहायक	पुरुष	पौवादुडमा-१, श्यामसिला	करार	२०७९/०५/०७	९८१६३५१०७०
४.	देवेन्द्र भुजेल	एम.आई.एस.अ परेटर	पुरुष	पौवादुडमा -४ भोजपुर	करार	२०७६/०२/०४	९८६२१४०६६६
५.	वर्तेन्द्र राई	ना.प्रा.स.	पुरुष	भोजपुर न.पा.-११	करार	२०७३/०२/१४	९८०४३४५४०६
६.	निराजन खडका	प्रा.स.	पुरुष	धर्मदेवी नपा	करार	२०७७/०८/१८	९८४२९६३०८६
८.	अभिषेक खवास	प्रा.स.	पुरुष	सूर्योदय नपा	करार	२०७७/०८/१८	९८०५३२७४६५
९.	मिलन कार्की	उ.वि.सहजकर्ता	पुरुष	महालक्ष्मी नपा	करार	२०७७/०८/२१	९८४४८८२४१५

१०.	सुनिता कुमारी शाही	उ.वि. सहजकर्ता	महिला	गुरास गापा	करार	२०७७/०८/२१	९८२२४४८९०३
११.	सुमन अधिकारी	प्रा.स.	पुरुष	टेम्केमैयुड - ३	करार	२०७७/०८/१९	९८६२१४०५१३
१२.	सन्तोष खत्री	फिल्ड सहायक	पुरुष	पौवादुडमा -३ भोजपुर	करार	२०७६/०२/१६	९८११३०३७२१
१३.	विवेक आचार्य	का.सहयोगी	पुरुष	पौवादुडमा -३ भोजपुर	करार	२०७४/०२/२४	९८५२०८९८००
१४.	रविन खत्री	का.स.	पुरुष	पौवादुडमा -३ भोजपुर	करार	२०७५/०९/१६	९८०५३३८७०९
१५.	खिनभद्र श्रेष्ठ	का.स.	पुरुष	पौवादुडमा -३ च्याङ्ग्रे	करार	२०७५/०९/१६	९८१४०९९२२५

बडा तर्फका कर्मचारीहरू:-

बडा नं. १

१.	रन्जिता कार्की	अ.स.ई.	महिला		स्थायी	२०६४/०९/०१	९८९०४५६४४४
२.	राम बहादुर तामाङ	अ.स.ई.	पुरुष	भोजपुर न.पा. ८	स्थायी	२०६४/०९/०१	९८००९७२५८०
३.	मन्जु तामाङ	सा.परिचालक	महिला		करार	२०७१/०८/२९	९८१४३५८८९९
४.	थिर बहादुर तामाङ्ग	कार्यालय सहयोगी	पुरुष	श्यामशिला- ४,भोजपुर	स्थायी	२०५५/०९/०५	
५.	दिलन राई	कार्यालय सहयोगी	पुरुष	पौवादुडमा-१	स्थायी		

बडा नं. २

१.	सुनिल कुमार सिंह	सव-इन्जिनियर	पुरुष	अर्नमा — ५ सिरहा	करार	२०७६/११/१४	९८४२८०८९६७
----	------------------	--------------	-------	---------------------	------	------------	------------

२.	नारायण प्रसाद तिवारी	का.स.	पुरुष	पौवादुडमा-२	करार		९८०४०२८३३७
३.	इन्दिरा आचार्य	सा.परिचालक	महिला	पौवादुडमा-२ तिवारीभङ्ग्यम ङ्क	करार	२०७२/०२/०१	९८४२२१२४४७
४.	गणेश बहादुर कार्की	सा. परिचालक	पुरुष	पौवादुडमा-२	करार	२०७०/०५/१५	९८१४३६६४६६

वडा नं. ३

१.	मन कुमारी तामाङ	प्रशासन सहायक	महिला	माम्लिङ्ग- ५,संखुवासभा	स्थायी	२०७६/०९/०२	९८०७३९७२२७
२.	रुद्र प्रसाद फुयल	अ.सव इन्जिनियर	पुरुष	पौवादुडमा-३	स्थायी	२०६४/०९/०१	९८५२०५२११६
३.	वेनु कुमारी श्रेष्ठ	सा. परिचालक	महिला	पौवादुडमा- ३च्याङ्ग्रे	अस्था यी	२०७१/०१/०१	९८०५३३७९९०
४.	टिकादेवी सुनुवार	सा.परिचालक	महिला	पौवादुडमा- ३च्याङ्ग्रे	अस्था यी	२०७०/०८/१६	९८११३७५१७५
५.	राजेन्द्र प्रसाद आचार्य	स.क.	पुरुष	पौवादुडमा- ३च्याङ्ग्रे	स्थायी	२०६४/०९/०१	९८०७३१७२७२

वडा नं. ४

१.	नारायण के.सी.	वडा सचिव	पुरुष	मुसिकोट नपा-१रुकुम पश्चिम	स्थायी	२०७८/११/२२	९८४७४७८००८
२.	लालीबम राई	अ.स.ई.	पुरुष	पौवादुडमा-४ वास्तिम	स्थायी	२०६४/०९/०१	९८४२०७६७८१
३.	राज कुमार माझी	अ.सव- इन्जिनियर	पुरुष	ग्रामथान गा.पा.४	स्थायी	२०७७/०३/०५	९८४०८४६४५६
४.	लिलाराज कार्की	सा. परिचालक	पुरुष	पौवादुडमा-४	करार	२०७५/०९/१३	९८००९७२५८७

				वास्तिम			
५.	निराजन श्रेष्ठ	का.स.	पुरुष	पौवादुडमा- ३च्याडग्रे	करार	२०७५/०९/१३	९८०५३७८२३०

वडा नं. ५

१.	अनिल राई	खा.पपा.स.टे.	पुरुष	पौवादुडमा- ५,भोजपुर	स्थायी	२०७७/०९/२९	९८०७३७९३७७
२.	दिपेन राई	सामाजिक परिचालक	पुरुष	पौवादुडमा ५, भोजपुर	करार	२०७६/११/१८	९८११३७४२६३
३.	दलमान राई	कार्यालय सहायक	पुरुष	पौवादुडमा ५, भोजपुर	स्थायी	२०६४/८/२३	९८१६३५९५९३
४.	मौशम आचार्य	अ.स.ई	पुरुष	पौवादुडमा- ३,च्याडग्रे	करार	२०७९/०५/०७	९८२९३९०७२६

वडा नं. ६

१.	सुजन गुरागाई	सव-इन्जिनियर	पुरुष	सुन्दर हरैचा- ९	करार	२०७६/०९/०६	९८०४३९९४६९
२.	दुर्गा देवी राई	सामाजिक परिचालिका	महिला	पौवादुडमा ६	करार	२०७५/०९/१६	९८१९३३६५०२
३.	दिवाना राई	सामाजिक परिचालिका	महिला	पौवादुडमा ६	करार	२०७९/११/१६	९८२५३७२३५४
४.	पित्रमान राई	का.सहयोगी	पुरुष	पौवादुडमा ६	स्थायी	२०६४/०९/०९	९८६२००२४७९

स्वास्थ्य चौकी तर्फका कर्मचारीहरु:-

१.	गेहेन्द्र कुमार उपाध्याय	जन स्वास्थ्य निरिक्षक	पुरुष	विराटनगर- ३,मोरङ	स्थायी		९८४२०५८२०८
----	--------------------------	--------------------------	-------	---------------------	--------	--	------------

वडा नं. १

१.	सत्य नारायण बहरदार	सि.अ.हे.व.	पुरुष	बराहक्षेत्र न.पा.-११	स्थायी	२०७१/०२/०८	९८०७३७५६२०
२.	शोभा राई	अनमी	महिला	दमक-१, झापा	स्थायी	२०७३/१२/०४	९८२४०९५०४५
३.	प्रिथिका राई	अनमी	महिला	रामप्रसाद राई गा.पा.१ ओखे भोजपुर	करार	२०७६/११/१८	९८१०४९७८३३
४.	मिना दाहाल	अहेव	महिला	अरुण गा.पा.४ चरम्बी भोजपुर	करार	२०७६/११/१८	९८०७३७७५४१
५.	सुनिल तामाङ	अहेव	पुरुष	भोजपुर नपा १	स्थायी	२०७३/१२/२७	९८१९७४४८८३
६.	कुल प्रसाद पराजुली	का.स.	पुरुष	पौवादुडमा-१ श्यामशिला, भोजपुर	स्थायी	२०५३/०५/२८	९८१५३८६३५२

वडा नं. २

१.	डम्बर बल्लभ खनाल	हे.अ. (पाचौं)	पुरुष	पौवादुडमा २, भोजपुर	स्थायी		९८१७३७३४८६ ९८४२०७६६०७
२.	गिता भण्डारी	अ.न.मी	महिला	केराबारी- २, मोरङ	स्थायी		९८०७३९६६१९
३.	रोशन श्रेष्ठ	अ.हेव.	पुरुष	पौवादुडमा २	करार	२०७९/११/१८	९८११०१७०३७
४.	तारा देवि राई	अ.न.मी.	महिला	पौवादुडमा २	स्थायी	२०५९/०६/०२	९८११३७३००३
५.	कमला तिवारी	का.स.	महिला	पौवादुडमा २	करार	२०७४/०९/२४	९८०५३२७३७४

वडा नं. ३

१.	फुर्वा तामाङ	अ.हेव.	पुरुष	भोजपुर न.पा.१	स्थायी	२०७४/१२/२८	९८०४३९३४१४
----	--------------	--------	-------	---------------	--------	------------	------------

२.	सितल राई	अ.न.मी	महिला	पौवादुडमा- ४,भोजपुर	करार		९८१०४२३८६१
३.	विपना राई	अ.न.मी.	महिला	पौवादुडमा २	करार	२०७९/११/१८	९८१४३८४०८८
४.	राजन कार्की	का.सहयोगी	पुरुष	पौवादुडमा- ३,भोजपुर	करार		९८१४३४६८०१

वडा नं. ४

१	मनोज कुमार मण्डल	अहेव	पुरुष	लौकही- ३,सुनसरी	स्थायी	२०७५/०७/१४	९८०४०३३०६९
२.	सुनिता सिवा	अनमी	महिला	वेलबारी ५,मोरङ	स्थायी	२०७३/१२/११	९८६११०४५३७
३.	सिर्जना श्रेष्ठ	अ.न.मी	महिला	पौवादुडमा- ३,भोजपुर	करार		९८१६३४४३२८
४.	रञ्जना राई	अ.हे.व.	महिला	पौवादुडमा- ५,भोजपुर	करार	२०७६/०९/०४	९८१०५३८७९५
५.	मेरिना राई	अ.हे.व.	महिला	पौवादुडमा- २,भोजपुर	करार		९८२९३९०७२५
६.	मिना कटुवाल	अनमी	महिला	पौवादुडमा ४	करार	२०७५/०१/१२	९८२५३२४३५९
७.	कुमारी बुढाथोकी	का.स.	महिला	पौवादुडमा ४	करार	२०७६/०६/०५	९८२७००२०२५

वडा नं. ५

१.	अमृत महतो	अ.हे.व.	पुरुष	सोनमा- ७,महोत्तरी	स्थायी	२०७५/०७/१४	९८१२०२१७३७
२.	चेवन्ता भट्टराई	अ.न.मी.	महिला	पौवादुडमा- ४,भोजपुर	करार	२०७६/११/१८	९८६२५६७८१३
३.	मुकुन्द केसी	का.सहयोगी	पुरुष	पौवादुडमा- ५,भोजपुर	करार	२०७२/११/२७	९८२५३२६८२८

वडा नं. ६							
१.	विष्णु तामङ्ग	अनमी	महिला	पौवादुडमा ५	स्थायी	२०७३/१२/१३	९८६२०६८८०१
२.	वर्ण माया राई	अनमी	महिला	पौवादुडमा ६	करार	२०७५/०३/०१	९८६३७१७५२७
३.	दिनेश भुजेल	अहेव	पुरुष	पौवादुडमा ५	करार	२०७६/११/१८	९८४०४७१७६१
४.	रुकमणी राई	अहेव	महिला	अरुण गा.पा.४	करार	२०७६/११/१८	९८२०७१२१८१
५.	कृष्ण कुमारी राई	का.स.	महिला	पौवादुडमा गा.पा.६	करार	२०७५/१२/०१	९८२०७१२१८२

४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

पौवादुडमा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय च्याङ्ग्रेको नागरिक वडापत्र २०७९

क्र.स.	सेवाको प्रकार/किसिम	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया/कागजातहरू (क्रमगत रूपमा उल्लेख गर्ने)	सेवा प्रदान गर्ने शाखा/अधिकारी	लाग्ने दस्तुर रु. (शुल्क लाग्ने हकमा निवेदन फारम रु १० र निवेदन टिकट रु १० थप दस्तुर लाग्नेछ)	लाग्ने समय
क.	योजना संचालन सेवा				
१	योजना सम्झौता कार्य	१. वडा कार्यालयको रोहवरमा सरोकारबालाहरूको सार्वजनिक भेलाबाट उपभोक्ता समिति र अनुगमन समितिको गठन भएको निर्णयको प्रतिलिपि २. सम्बन्धित वडा कार्यालयको प्राविधिक लागत अनुमान र सम्झौताका लागि सिफारिस ३. उपभोक्ता समितिमा रहेका पदाधिकारीहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र मोबाइल नम्बर ४. उपभोक्ता समितिको बैठकबाट सम्झौताका लागि	योजना तथा अनुगमन शाखा	निःशुल्क	सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको मितिले ७ दिन भित्र प्राविधिक अनुमान तयार

		<p>सम्बन्धित व्यक्तिलाई तोकिएको निर्णयको प्रतिलिपी</p> <p>५. प्राविधिक लागत अनुमान स्वीकृत भई सम्बन्धित उपभोक्ता समितिले सम्झौताका लागि निवेदन पेश गर्ने</p> <p>६. सम्बन्धित उपभोक्ता समितिको छाप</p> <p>७. योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो</p> <p>८. लागत सहभागिताको हकमा रकम दाखिला गरिएको सक्कलै भौचर</p>			
२	खाता सञ्चालन/खाता बन्द	<p>१. उपभोक्ता समितिको बैठकबाट खाता सञ्चालन/खाता बन्द सम्बन्धमा गरिएको निर्णयको प्रतिलिपि र निवेदन</p> <p>२. खाता सञ्चालन हकमा</p> <p>(क) कुन बैकमा खाता सञ्चालन गर्ने हो खुलाउनु पर्ने</p> <p>(ख) समितिका कुन कुन पदाधिकारीबाट खाता सञ्चालन गरिने स्पष्ट खुलाउनु पर्ने</p> <p>२. उपभोक्ता समितिको खाता सञ्चालन गर्ने बैकबाट खाता सञ्चालन फारम भरी फोटो टाँस गरी गाउँपालिकाको कार्यालयबाट प्रमाणित गर्नुपर्ने</p> <p>३. योजना सञ्चालन भएको आर्थिक वर्ष समाप्त भएपश्चात मात्र उपभोक्ता समितिलाई बैक खाता बन्दको लागि सिफारिस दिइनेछ ।</p>	योजना तथा अनुगमन शाखा	निःशुल्क	सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको समयले १ घण्टा भित्र आवश्यक सिफारिस तयार
३	पहिलो पेशकी रकम माग	<p>१. सम्बन्धित उपभोक्ता समितिको बैठकबाट पेशकी मागेको लागि भएको निर्णयको प्रतिलिपि र निवेदन</p> <p>२. पेशकी रकम मागका लागि सम्बन्धित वडा कार्यालयको</p>	योजना तथा अनुगमन	निःशुल्क	आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट

		<p>सिफारिस पत्र</p> <p>३. उपभोक्ता समिति र गाउँपालिका बीच योजना सञ्चालनका लागि भएकी सम्झौताको प्रतिलिपी</p> <p>४. पहिलो पेशकी उपभोक्ता समितिले पाउने खुद भुक्तानी पाउने रकमको ३० प्रतिशतले हुन आउने रकम निकाशा दिइने</p>			
४	रनिड बिल रकम माग	<p>१. सम्बन्धित उपभोक्ता समितिको बैठकबाट रनिड बिल भुक्तानी मागको लागि भएको निर्णयको प्रतिलिपी र निवेदन</p> <p>२. रनिड बिल रकम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र</p> <p>३. उपभोक्ता समिति र गाउँपालिका बीच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी</p> <p>४. सम्बन्धित उपभोक्ता समितिबाट प्रमाणित रसिद बिल भरपाई</p> <p>५. रनिड बिल रकम माग हुँदा कार्य प्रगति देखिने योजना सञ्चालन भएको स्थानको एक प्रति फोटो</p> <p>६. रनिड बिल भुक्तानीका लागि रनिड प्राविधिक बिल</p>	योजना तथा अनुगमन शाखा	निःशुल्क	सम्पूर्ण आवश्यक कागजात प्राप्त भएकी मितिले ७ दिन भित्र प्राविधिक बिल तयार
५	अन्तिम निकाशा रकम माग	<p>१. उपभोक्ता समितिको बैठकबाट कार्य सम्पन्न भइ अन्तिम भुक्तानी मागको लागी भएको निर्णयको प्रतिलिपी</p> <p>२. स्थानीय अनुगमन समितिको बैठकबाट कार्य सम्पन्न भएको भनी गरिएको निर्णयको प्रतिलिपी</p> <p>३. कार्यसम्पन्न भई वडाध्यक्षबाट प्रमाणित गरिएको सार्वजनिक परिक्षण फारम</p>	योजना तथा अनुगमन शाखा	निःशुल्क	प्राविधिक बिल सहित सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्मसोही दिन नभए भोलिपल्ट निकाशा

		<p>४. अनुगमन समितिका पदाधिकारीबाट अनुगमन गरिएको फारम</p> <p>५. अन्तिम निकाशा रकम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र</p> <p>६. उपभोक्ता समिति र गाउँपालिका वीच योजना संचालनका लागि भएको सम्झौताको प्रतिलिपी</p> <p>७. सम्बन्धित उपभोक्ता समितिको तर्फबाट अन्तिम रकम निकाशा माग निवेदन</p> <p>९. योजना संचालन भएको स्थानको एक प्रति फोटो र पाँच लाख भन्दा बढी रकम भएको योजनाको हकमा योजना सम्बन्धि सूचना पाटीको स्थलगत फोटो</p> <p>१०. अन्तिम रकम भुक्तानीका लागि अन्तिम प्राविधिक विल</p> <p>११. अन्तिम रकम भुक्तानी गर्दा उपभोक्ता समितिको पेशकी र रनिड विलको रकम कट्टा गरि निकाशा दिइनेछ ।</p>			
ख.	कार्यक्रम संचालन सेवा				
१.	कार्यक्रमको सम्झौता	<p>१. संघ संस्था कम्पनीको हकमा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी</p> <p>२. PAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी</p> <p>३. कर चुक्ता प्रमाणपत्र प्रतिलिपी</p> <p>४. कार्यालयमा सुचीकृत गर्ने निवेदन ।</p> <p>५. परियोजना प्रस्ताव सहितको निवेदन</p>	योजना तथा अनुगमन शाखा	निःशुल्क	सोहि दिन

२.	कार्यक्रमको फरफारक	१. सम्झौताको प्रतिलिपि २. कार्य सम्पन्न भएको सम्बन्धित वडा अनुगमन समितिको/सिफारिस ३. कार्य सम्पन्न प्रतिवेदन फोटो सहित ४. आवश्यक बिल भर्पाई	योजना तथा अनुगमन शाखा	निःशुल्क	सोहि दिन
३.	बैंक खाता खोल्नु पर्ने	सम्झौताको प्रतिलिपि सहित बैंकका लागि आवश्यक कागजात सहितको निवेदन	योजना तथा अनुगमन शाखा	निःशुल्क	सोहि दिन
ग.	घर नक्शा सेवा				
१.	संरचना निर्माणको लागि नक्शा पेश	जग्गाको पुर्जाको फोटोकपी-१ नागरिकताको फोटोकपी-१ मालपोत तिरेको रसिद-१ जग्गा को सक्कल नक्शा-१ जग्गा/घरको फोटो-१ र बन्ने संरचनाको नक्शा-४ प्रति र निवेदन/घर नक्साको किताब (परामर्श दाताबाट प्रक्रिया पुरा गरी)			
२.	नक्सा/फायल चेकजाँच	जग्गाको पुर्जाको फोटोकपी-१ नागरिकताको फोटोकपी-१ मालपोत तिरेको रसिद-१ जग्गा को सक्कल नक्शा-१ जग्गा/घरको फोटो-१ र बन्ने संरचनाको नक्शा-४ प्रति र निवेदन/घर नक्साको किताब (परामर्श दाताबाट प्रक्रिया पुरा गरी)			
३.	निर्माण सम्पन्न प्रमाणपत्र	बनेको संरचनाको फोटोकपी, घर धनिको फोटो ३ प्रति			
४.	घर नामसारी प्रमाणपत्र	जग्गाको पुर्जाको फोटोकपी-१ नागरिकता को फोटोकपी १ मालपोत निरेको रसिद-१ जग्गाको सक्कल नक्शा-१ घर धनिको फोटो-३ प्रति र राजिनामाको फोटोकपी-१			

५.	घर निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी	निवेदन र घर धनीको फोटो ३ प्रति			
६.	नक्शा संसोधन	जग्गाको पुर्जाको फोटोकपी-१ नागरिकताको पोटोकपी-१ मालपोत तिरेको रसिद जग्गाको सकल नक्शा-१ र निवेदन			
७.	छुट्टै जग्गा छुट्याउने	जग्गाको पुर्जाको फोटोकपी-१ नागरिकताको पोटोकपी-१ मालपोत तिरेको रसिद जग्गाको सकल नक्शा-१ र निवेदन			
घ.	शिक्षा सेवा				
१.	विद्यालय खोल्ने अनुमति	१. सम्बन्धित वडा समितिको सिफारिस २. शैक्षिक सत्र सुरु गर्नु भन्दा तिन महिना अगाडि शिक्षा ऐनको अनुसुचि १ र २ बमोजिमको प्रक्रया पुरा गर्ने ।	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
२.	विद्यालयको स्विकृति	१. सम्बन्धित वडा समितिको सिफारिस २. शैक्षिक सत्र सुरु गर्नु भन्दा तिन महिना अगाडि पौष भित्र शिक्षा ऐनको अनुसुचि ४ बमोजिमको ढाँचामा निवेदन	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
३.	आधारभूत तहसम्म मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति	१. सम्बन्धित वडा समितिको सिफारिस २. शैक्षिक सत्र सुरु गर्नु भन्दा तिन महिना भित्र शिक्षा ऐनको अनुसुचि ४ बमोजिमको ढाँचामा निवेदन	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
४.	कम्पनी ऐन अन्तर्गत संचालित विद्यालयकलाई शैक्षिक गुठि अन्तर्गत संचालन	१. शिक्षा ऐनको अनुसुचि ७ बमोजिमको ढाँचामा निवेदन	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
५.	संस्थागत विद्यालयको अभिलेख अध्यावधिक	१. शाखाले तोकेको ढाँचामा विवरण र कागजपत्र बार्षिक	शिक्षा शाखा	रु. १०००	फाल्गुन मसान्त

		रुपमा फागुन मसान्त भित्र पेश गर्ने			
६.	विद्यालयको कक्षा थप	१. शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना अगाडि निवेदन	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
७.	प्रारम्भिक बाल विकास केन्द्र स्थापना	१. गाउँ शिक्षा ऐनको दफा ४४ को उपदफा १ र ३ बमोजिमका काजगान सहित संचालन अनुमतिका लागि अनुसूचि १० (क) को ढाँचामा निवेदन	शिक्षा शाखा	निःशुल्क	पौष मसान्त
८.	आधारभूत तह उत्तिर्ण परीक्षामा नाम थर सच्याउने	१. जन्मदर्ता सम्बन्धित विद्यालयको सिफारिस	शिक्षा शाखा	निःशुल्क	निवेदन दिएको भोलिपल्ट
९.	विद्यालयको बैंक खाता संचालन र दस्तखत परिवर्तन	१. वि.व्या.समितिको बैठकको प्रतिलिपि २. सम्बन्धित विद्यालयको निवेदन	शिक्षा शाखा	निःशुल्क	सोहि दिन
ड.	आर्थिक प्रशासन सेवा				
१.	पेशकी निकासा, दोश्रो/अन्तिम किस्ता निकासा	१. योजना शाखाबाट आवश्यक कागजात सहित सिफारिस	आर्थिक प्रशासन शाखा	निःशुल्क	सोहि दिन
२.	सामाजिक सुरक्षा भत्ता निकासा	१. पंजिकरण शाखा अध्यावधिक विवरण	आर्थिक प्रशासन शाखा	निःशुल्क	सोहि दिन
च.	पशु सेवा				
१.	समुह गठन	१. कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपी, २. समुहको विधान सम्बन्धित बोर्ड कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि, ३. समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि ४. पदाधिकारीहरुको २ प्रति कोटो सहितको निवेदन	कृषि तथा पशु शाखा	रु.१० को टिकट	सोहि दिन
२.	समुह,समिति, व्यवसायिक	१.सम्बन्धित निकायमा दर्ता	पशु विकास शाखा	रु.१० को टिकट	सोहि दिन

	फार्म,पशुपन्ध्री पोल्ट्री सप्लायर्स,फ्रेस हाउस,डेरी,दाना पसल,कृषि सहकारी ह्याचरी,सुचिकृत र औषधी पसल दर्ता	भएको प्रमाण पत्र प्रतिलिपि २.व्यवसायीको फोटो २ प्रति सहितको निवेदन ३. व्यवसायीको नेपाली नागरिकताको प्रतिलिपि ४.व्यवसाय संचालन गर्ने स्थानको जग्गा धनि पुर्जा प्रतिलिपि ५.आफ्नो नाममा जग्गा नभएको मन्जुरीनामा			
३.	पशु स्वास्थ्य सेवा प्राविधिक र कृतिम गर्भाधान कर्ता दर्ता	१.तालिम प्रदायक संस्थाबाट प्रमाण पत्रको प्रतिलिपि २.नेपाली नागरिकताको प्रतिलिपि २ प्रति फोटो सहितको निवेदन	पशु विकास शाखा	रु. १० को टिकट	सोहि दिन
४.	पशु मेडिकल माईनर सर्जिकल, गाइनोकोलोजी उपभार सेवा	१.कार्यालय समयमा पशु सेवा शाखा पौवादुडमा गा.पा. पशु पन्धी ल्याई नाम लेखाउनु पर्ने	पशुसेवा केन्द्र पौवादुडमा गा.पा.	निःशुल्क	सोहि दिन
५.	पशुपन्धी रोग निदान (छाला जाँच,दुध,पिसाव,गोबर)	१.बिहानको ताजा १ चम्चा गोबर सफा सिसा तथा प्लाष्टिक व्यागमा प्याक गरि ढिलोमा १२ बजेभित्र शाखामा ल्याई पुर्याउनु पर्ने, २.ताजा पिसाव तथा दुध सफा सिसामा बरफमा राखी शाखामा ल्याउनुपर्ने ३.रोग प्रभावित स्थानको छाला चक्रुले गहिरो गरि खुर्केर शाखामा सम्पर्क गर्ने	पशुसेवा केन्द्र पौवादुडमा गा.पा.	निःशुल्क	सोहि दनि १ घण्टा भित्र
६.	रगतको नमुना संकलन	१. रोगी पशु सेवा केन्द्र पौवादुडमा गा.पा.मा ल्याई नाम लेखाउनु पर्ने २.संकलित नमुना सेवा ग्राही स्वयंले पशु रोग अन्वेषण प्रयोगशाला लानु पर्ने	पशुसेवा केन्द्र पौवादुडमा गा.पा.	निःशुल्क	तुरुन्त
७.	पशु प्रजनन कृतिम	१.गाईभैसीले बालि खोजेको १२ देखि १८ घण्टा भित्र कार्यालय	पशुसेवा केन्द्र पौवादुडमा	रु.४५.००।-	पशुको हिट

	गर्भाधान	समयमा उक्त पशु ल्याउनु पर्ने	गा.पा.		अनुसार
८.	पशु आहार घाँसको बिउ बेर्ना वितरण	१.सिजन अनुसारको बिउ बिरुवाको लागि १ महिना पहिले माग फारम पेश गर्नु पर्ने	पशुसेवा केन्द्र पौवादुडमा गा.पा.	कार्यक्रमानुसार हुने	कार्यायोजना अनुसार हुने
९.	पशुपन्क्षी बिमा तथा क्षतिपुर्ति सिफारिस	१.पशुपन्क्षि मृत्यु भएको मुचुल्का र प्राविधिक प्रतिवेदन २.वाडा कार्यालयको सिफारिस ३.बिल र मृत जनावरको फोटो ४.आवश्यकता अनुसार प्रयोगशाला रिपोर्ट	पशुसेवा शाखा	रु.१० को टिकट	सोहि दिन
१०.	पशु प्रजनन कृतिम गर्भाधान	१.गाईभैसीले वालि खोजेको १२ देखि १८ घण्टा भित्र कार्यालय समयमा उक्त पशु ल्याउनु पर्ने	पशुसेवा केन्द्र पौवादुडमा गा.पा.	रु.१००।-	सोहि दिन
छ	कृषि सेवा				
१.	कृषक समुह दर्ता	१.समुहको निर्णयको प्रतिलिपि २.वडा कार्यालयको सिफारिस पत्र ३.समुहको विधान २ प्रति ४.समुहको सदस्यको नागरिकताको प्रतिलिपि १/१ प्रति ५.समुहको छाप, वार्षिक कार्य योजना	कृषि विकास शाखा	रु.५०।-	सोहि दिन
२.	कृषक समुह नविकरण तथा सूचिकृत	१.दर्ता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २.समुहको निर्णयको प्रतिलिपि ३.सम्बन्धित वडा कार्यालयको सिफारिस ४.समुहको विधान ५. समुहको सदस्यको नागरिकताको प्रतिलिपि ६.हाल सम्मको प्रगति र भावि	कृषि विकास शाखा	रु.५०।-	सोहि दिन

		कार्य योजना			
३.	अन्नबाली तथा तरकारी विउ विजन वितरण	१.समुह समितिको निर्णय र निवेदन २.जग्गाधनी पुर्जाको प्रतिलिपि ३.नागरिकताको प्रतिलिपि	कृषि विकास शाखा	कार्यक्रमको प्रकृति अनुसार	सिजनानुसार
४.	कृषि सम्बन्धि प्राविधिक सेवा सुविधा	१.लिखित तथा मौखिक अनुरोध	कृषि विकास शाखा	निःशुल्क	सोहि दिन
५.	रसायनिक मल बिक्री सिफारिस	१. वडा कार्यालयबाट प्रमाणित भएको सहकारीको बिक्री प्रतिवेदन	कृषि विकास शाखा	निःशुल्क	सोहि दिन
६.	सहुलियतको विद्युत मिटर सिफारिस	१.निवेदन, वडा कार्यालयको सिफारिस २.नागरिकताको प्रतिलिपि ३.जग्गा धनि पुर्जाको प्रतिलिपी	प्रशासन शाखा	रु.३५०।-	सोहि दिन
ज	स्वास्थ्य सेवा				
१.	स्वास्थ्य संस्थाहरुलाई औषधी वितरण	स्वास्थ्य चौकीहरुको माग अनुसार	स्वास्थ्य शाखा प्रमुख	निःशुल्क	सोही दिन
२.	विरामीहरुलाई स्वास्थ्य अनुदान सिफारिस	१.विरामीको निवेदन, नागरिकताको प्रतिलिपी, डाक्टरको रिपोर्ट र फोटो २.सिफारिश समितिको बैठकको प्रतिलिपी	स्वास्थ्य शाखा प्रमुख	निःशुल्क	सोही दिन
झ	न्याय सम्पादन सेवा				
१.	स्थानीय विवाद निरूपण कार्य	१.न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ को दफा १०(२) बमोजिमको निवेदन २.नागरिकताको फोटोकपी ३.जग्गाको हकमा जग्गाको नक्सा ४.खानलाउन वा शिक्षा नदिएको	न्यायिक समिति	जग्गाको हकमा निवेदन रु २००।-	उजुरीको प्रकृति अनुसार बढीमा ३ महिना

		हकमा विवाह र जन्मदर्ताको प्रतिलिपी ५.उजुरीलाई पुष्टि गर्ने अन्य कागजातहरु			
अ.	सामान्य प्रशासन सेवा				
१.	"घ" वर्गको नयाँ ईजाजतपत्र	१.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन २. निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची ५ बमोजिमको योग्यता पुरा भएको कागजात ३.स्थलगत अध्ययन प्रतिवेदन ४.गाउँ कार्यपालिकाको बैठकको निर्णय	सामान्य प्रशासन शाखा	रु. १०,०००।-	अनुसूची ५ को प्रक्रिया पुरा भएपछि
२.	"घ" वर्गको ईजाजतपत्र नवीकरण	१.निर्माण व्यवसायी ईजाजतपत्र व्यवस्थापन कार्यविधि २०७५ को अनुसूची १ बमोजिमको निवेदन २.अनुसूची ४ बमोजिमको पासबुक विवरण	सामान्य प्रशासन शाखा	म्याद भित्र रु.५,०००।- म्याद नाघेको थप रु.३०००।- (३ वर्ष भित्र नवीकरण गरीसक्नुपर्ने)	कार्यपालिकाको स्वीकृति पछि
३.	"घ" वर्गको ईजाजतपत्र प्रतिलिपि	१.निर्माण व्यवसायी ईजाजतपत्र प्रतिलिपि सम्बन्धी निवेदन	सामान्य प्रशासन शाखा	रु.१,०००।-	तुरुन्त
४.	"घ" वर्गको ईजाजतपत्र नामसारी/ठाउँसारी	१.उद्योग वा कम्पनी कार्यालयबाट नामसारी/ठाउँसारी भएको प्रमाण २.सम्बन्धित वडाको सिफारिस पत्र ३.प्रोपाईटरबाट बिक्री गरेको प्रमाण ४.करचुक्ताको प्रमाण पत्र ५.लिनेदिने दुवैको संयुक्त निवेदन	सामान्य प्रशासन शाखा	रु.५,०००।-	तुरुन्त
५.	"घ" वर्गको ईजाजतपत्रको नाम	१.उद्योग वा कम्पनी कार्यालयबाट नाम परिवर्तन	सामान्य प्रशासन शाखा	रु.३०००।-	तुरुन्त

	परिवर्तन	भएको प्रमाण २.सम्बन्धित वडाको सिफारिस पत्र ३.प्रोपाइटरको निवेदन			
ट.	संघसंस्था तथा सहकारी सेवा				
१.	संस्था दर्ता	१.आमभेलाबाट संस्था दर्ता गर्ने निर्णय २.नौ देखि एकाइस जना व्यक्तिहरुले आवश्यक पदाधिकारी सहित निवेदन ३.कार्यसमितिका सदस्यहरुको हस्ताक्षर सहित संस्थाको एक प्रति विधान ४.वडा कार्यालयको सिफारिस, स्थलगत सरजमिन ५.कार्यसमितिका सदस्यहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ६.समितिका सदस्यहरुको आचरण, शुद्धता तथा पेशा खुलाउने सिफारिस ७.अन्य जाँचबुझ प्रमुख प्रशासकीय अधिकृतबाट	उद्योग तथा सहकारी प्रवर्धन शाखा	रु.१०००।-	६० दिन
२.	सहकारी दर्ता	१.अनुसूची १ को ढाँचाको निवेदन २.विनियम,समुहको अध्ययन प्रतिवेदन,प्रारम्भिक र दोश्रो भेलाकी निर्णयको प्रमाणित छाँया प्रति ३.संलग्न व्यक्तिको नेपाली नागरिकताकी छाँया प्रति ४.संचालकको तिन पुस्ते विवरण र फोटो र दर्ताको अदित्यारी ५.वडा कार्यालयको सिफारिस,स्थलगत सर्जमिन,आर्थिक जिम्मेवारी लिएको कागजात	उद्योग तथा सहकारी प्रवर्धन शाखा	रु.३,०००।-	३० दिन

		६.स्वःघोषणा पत्र,वार्षिक कार्ययोजना आदि			
३.	रोजगारदाता फर्म वा व्यवसाय दर्ता	१.निवेदनको साथमा नागरिकताको छाँयाकपी २.नेपाल सरकार तथा नेपाल सरकारबाट मान्यता प्राप्त कम्तिमा ३.महिने शिप प्राप्तीको प्रमाणपत्रको छाँया प्रति ४.तालिम दिने संस्थाको दर्ता प्रमाणपत्र ५.सम्बन्धित विषयको समयावधि भित्रको अनुमति पत्र	उद्योग तथा सहकारी प्रवर्धन शाखा	सभाको निर्णयानुसार	सर्जमिन गर्न नपर्ने भए सोही दिन
ठ.	महिला बालबालिका				
१.	अपाङ्गता परिचय पत्र	१.सम्बन्धित वडामा अपाङ्गता भएका व्यक्ति स्वयं वा निजका अभिभावक वा संरक्षकले अनुसूची -१ बमोजिमको ढाँचामा परिचय पत्र प्राप्तिमा लागि सबै पुष्ट्याई गर्ने कागजातहरु २ प्रति समावेश गरी निवेदन दिने २.दरखास्तमा आफ्नो नाम,स्थायी ठेगाना,उमेर अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपी,पासपोर्ट साइजको सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको फोटो ३.चिकित्सकले अपाङ्गता भएको प्रमाण ४.अपाङ्गता परिचय पत्र विवरण सम्बन्धी गाउँ समन्वय समितिको निर्णय	महिला बालबालिका शाखा	निःशुल्क	गाउँ समन्वय समितिको निर्णय पछि प्रदान गरिने
२.	अपाङ्गता परिचय पत्रको प्रतिलिपी	१.परिचय पत्र हराई,नासिई वा बिभिन्न परिचय पत्रको प्रतिलिपि लिनुपर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन	महिला बालबालिका शाखा	निःशुल्क	निर्णय भएपछि उपलब्ध गराउने

		<p>२.वडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिब देखिएमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउ प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपी वडा कार्यालयमा राखी निवेदकले पेश गरेकी सक्कल कागजात सहित सिफारिस गरी गाउँ कार्यपालिकाको कार्यालयमा पठाउने</p> <p>३.गाउँ कार्यपालिकाको कार्यालयले उपदफा २ बमोजिमको सिफारिसका आधारमा परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउने</p> <p>४.प्रतिलिपीका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र बाहेक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा गाउँ समन्वय समितिमा पेश गरी सो समितिबाट प्राप्त निर्देशन अनुसार गर्ने</p>			
ठ.	राजस्व सेवा				
१.	बहाल कर	<p>१. घरधनीसँग संझौताको कागजात</p> <p>२.व्यवसाय प्रमाणपत्र</p>	राजस्व शाखा	सम्झौता रकमको १० प्रतिशत	तुरुन्त
२.	बैंक/लघुवित्त/वित्तिय संस्था वार्षिक कर	१. व्यवसाय प्रमाणपत्र	राजस्व शाखा	आर्थिक ऐन अनुसार	तुरुन्त
३.	कम्पनी रजिष्टारमा दर्ता भएकोको व्यवसाय दर्ता	<p>१.निवेदन</p> <p>२.कम्पनी रजिष्टारको प्रमाणपत्र</p>	राजस्व शाखा	गाउँसभाबाट पारित दर अनुसार	तुरुन्त
४.	उद्योग दर्ता	१.उद्योग दर्ता सम्बन्धी आवश्यक प्रक्रिया पुरा गरेमा	राजस्व शाखा	गाउँसभाबाट पारित दर अनुसार	
ठ.	पंजीकरण/सा.सुरक्षा				
१.	नामथर, ठेगाना,जन्ममिति,तिन पुस्ते नाम संशोधन र	१.वडा कार्यालयको सर्जमिन सहितको सिफारिस	सामाजिक सुरक्षा तथा पंजीकरण शाखा	नियमानुसार	तुरुन्त

	अन्य व्यक्तिगत घटना सम्बन्धी	२.नागरिकता छाँयाकपि ३.अध्ययनरत छात्रछात्रा भए विद्यालयको सिफारिस ४.थप संशोधन अनुरूप मागेको कागजात			
२.	सामाजिक सुरक्षा लाभग्राहीको अभावधिक	१.वडाले सूचना जारी गरी हरेक आ.व.को श्रावणभित्र	सामाजिक सुरक्षा तथा पंजीकरण शाखा	निःशुल्क	श्रावण मसान्त भित्र

५.निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

- निर्णय गर्ने प्रकृया- सरकारी निर्णय प्रकृया सरलीकरण निर्देशिका, २०६५ एवं प्रचलित कानून बमोजिम ।
- निर्णय गर्ने अधिकारीहरु:
 - प्रमुख प्रशासकीय अधिकृत श्री नविन भट्टराई

६. गुनासो फछ्यौट भएको र बाँकी रहेको संख्या

- तत्कालै समाधान हुने गरेको र आफुबाट समाधान हुन नसक्ने गुनासो माथिल्लो निकायमा पेश गर्ने गरिएको ।

७. पौवादुडमा गाउँपालिका बाट सम्पादन गरिएका क्रियाकलापहरूको विवरण:

७.१. कार्यालयबाट नियमित सम्पादन भएका क्रियाकलापहरूको विवरण:

कृषि शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

१.तरकारी विउ विजन विवरण-रु४,००,०००।

२.विभिन्न वालीमा लाग्ने रोग किरा नियन्त्रणका लागि विषादी खरिद —रु३,००,०००।

पशु शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

१.औषधी खरिद —रु३,००,०००।

स्वास्थ्य शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

१.कोराना रोग नियन्त्रणका लागि कोराना खोप संचालन साउन २२ देखि २४ सम्म जोनसन एण्ड जोनसान १८ देखि माथि जम्मा संख्या ६६८

२. ५ देखि ११ वर्ष सम्मका लाई फाइजर खोप अभियान मिति २०७९/०५/०५ देखि ११ सम्म खोप संख्या १२०८ जना दोस्रो मात्रा २०७९/०५/२७ देखि ३१ सम्म खोप संख्या ११८४ जना छुट भएका मिति २०७९/०६/२६ र २७ खोप संख्या १७ जना

३.सुरक्षित मातृत्व कार्यक्रम ५ ओटा वधिड सेन्टर बाट नियमित सेवा संचालन सुत्केरी संख्या ३० जना

४.पोषण कार्यक्रम घरमा आधारित वृद्धि अनुदान कार्यक्रम ३७० जनामा तौल पोषण लिटो समेत वितरण

५.गर्भवति आमाहरूलाई गर्भ अवस्थाको स्याहार खतरा चिन्ह वारे सचेतना कार्यक्रम

६. नव दम्पतिहरूलाई फोलिक एसिड सचेतना कार्यक्रम

७.अपाङ्ग भएका व्यक्तिहरूलाई पाखिवासमा लागि सहयोग सामग्री नापजाचं गराइ लाने ल्याउने कार्य गरीएको

८. करुणा फाउण्डेसनसंगको सहकार्यमा मानेडाँडामा फिजीयो थेरापी सेन्टर सञ्चालन

शिक्षा ,युवा तथा खेलकुद शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

१.सम्पूर्ण विद्यालय शिक्षक तथा कर्मचारीहरूको सम्पती विवरण पेश

२.शिक्षकको तालिम प्रतिवेदन प्रमाणित भएको

३.विद्यालय स्तरीय तथ्याडक व्यवस्थापन कार्यशाला रु-रु१,५०,०००।

४.पहिलो त्रैमासिक तलव भत्ता निकाशा

रोजगार शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

१. रोजगार सहायकको नियुक्ती

२. EMIS Update

सामाजिक सुरक्षा तथा पञ्जिकर शाखा

आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन:

- रु ९१,३००/- लागतको वडा-वडामा सामाजिक सुरक्षा भत्ता वितरण घुम्ति शिविर कार्यक्रम सम्पन्न गरेको।
- सामाजिक सुरक्षा परिचयपत्र नविकरण गराउन रु.२०,०००/- लागत को रेडियो सूचना प्रशारण गरेको।
- पहिलो त्रैमासिकमा १५८५ जना लाभग्राहीलाई १,४९,२६,६५५/- सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको।
- सबै वडा कार्यालयबाट सबै किसिमका २३७ वटा व्यक्तिगत घटना दर्ता गरेको।

- आ.व. २०७९/०८० को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडा-वडामा वितरण घुम्ति शिविर कार्यक्रम सञ्चालनको क्रममा रहेको।

प्राविधिक शाखाबाट आ.व.२०७९/८० असोज मसान्त सम्म सम्पन्न भएका कार्यहरूको विवरण

- १.स्टीमेट गरिएका योजना संख्या जम्मा ४१ ओटा
- २.सम्झौता भएका योजना संख्या १८ ओटा
- ३.भुक्तानी गरिएका योजना संख्या २ ओटा
- ४.मर्मत संभार कोषबाट पन्चकन्या कृषि सडकका विभिन्न खण्डमा मर्मत
- ५.पन्चकन्या कृषि सडकको पधेरी देखि अघेरी घाटसम्मको सडक स्तरउन्नती ठेक्का प्रक्रिया सम्पन्न भइ सम्झौता हुन वाँकी
- ६.भु-उपयोग समिति गठन र जग्गा वर्गिकरण कार्य सुरु

विपत व्यवस्थापन शाखाबाट आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन:

- १.पहिरोले क्षति गरेको कुलो मर्मतका लागि ११० यमयमको सिचाइ पाइप १८० मिटर वितरण
- २.छानो चुहिएका परिवारहरूलाई त्रिपल ५ थान वितरण

महिला तथा बालबालिका शाखा आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन:

- १.महिला विकास बोर्ड गठन
- २.तिज विशेष कार्यक्रम
- ३.वडा-वडामा शिविर संचालन गरि ८१ वटा अपाङ्गता परिचय नविकरण तथा वितरण

सहकारी शाखाबाट आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन:

- १.नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संग आधारशिला कार्यक्रम सम्झौता
२. भूमि व्यवस्था, सहकारी गरिवी निवारण मन्त्रालय सहकारी विभाग संग समन्वय गरी copomis तालिम सम्पन्न
३. ४ वटा सहकारी संस्थालाई copomis मा आवद्ध गराईएको

राजस्व शाखाबाट आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन:

- १.जम्मा राजस्व प्राप्त -६५९३६४२६।

प्रशासन शाखाबाट आ.व. २०७९/०८० असोज मसान्त सम्म भएको प्रगती प्रतिवेदन

१. प्र. प्र. अ. र शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता
२. कर्मचारीहरूको कार्य सम्पादन मुल्याडकन
३. जनप्रतिनिधि तथा कर्मचारीहरूलाई ५ दिने क्षमता विकास तालिम सञ्चालन
४. संविधान दिवस, निजामती दिवस लगायतका दिवसहरू विभिन्न कार्यक्रम गरी मनाइएको
५. वडा कार्यालय, स्वास्थ्य कार्यालयहरूको अनुगमन
६. विभिन्न रिक्त पदहरूको परिक्षा सञ्चालन र नियुक्ती प्रदान

८. स्थानिय तह निर्वाचनमा बिजय भएका जनप्रतिनिधिहरुको विवरण

क्र. स	पद	वडा नं	नाम	सम्पर्क नं.
१	अध्यक्ष		किरण राई	९८५२०८८७७७
२	उपाध्यक्ष		ज्योत्सना राई	९८५१०१०२०२
३	वडा अध्यक्ष	१	राजेन्द्र तामाङ्ग	९८२३०६१०३४
४	महिला सदस्य	१	भगवती राई	९८१५३२५२८७
५	दलित महिला सदस्य	१	इन्दीरा दर्जी	९८१२३५३९१०
६	सदस्य	१	कृष्ण बहादुर खत्री	९८१४३२२६९२
७	सदस्य	१	प्रेम सिं राई	९८०४३६०३९०
८	वडा अध्यक्ष	२	हरेन्द्र बहादुर पौडेल	९८०४०२२३२२
९	महिला सदस्य	२	शुशिला तिवारी	९८२७३२४६९०
१०	दलित महिला सदस्य	२	सिता विश्वकर्मा	-
११	सदस्य	२	तिर्थ राज राई	९८१३५४७८६९
१२	सदस्य	२	सजित राई	९८४२२०६४६४
१३	वडा अध्यक्ष	३	तिर्थ बहादुर कार्की	९८०७३३५४०२
१४	महिला सदस्य	३	इन्दिरा भट्टराई	९८१०४०३१९५
१५	दलित महिला सदस्य	३	गोमावोहोरा (सार्की)	९८०८८८९९४
१६	सदस्य	३	बलराम राई	९८०५३५१९९०
१७	सदस्य	३	मिन बहादुर मगर	९८०७३५७२६९
१८	वडा अध्यक्ष	४	रमेश राई	९८५२०५२७९७
१९	महिला सदस्य	४	शुभ कुमारी प्रधान	९८१४३१५३८७
२०	दलित महिला सदस्य	४	सरिता नेपाली पाचकोटी	९८०५३२५५९६
२१	सदस्य	४	विष्णु प्रसाद भट्टराई	९८४२२७६७४०
२२	सदस्य	४	छत्र बहादुर कार्की	९८१९३८१४४२

२३	वडा अध्यक्ष	५	बोम प्रसाद राई	९८११०९५०६९
२४	महिला सदस्य	५	लक्ष्मी तामाङ्गके.सी.	९८०४३२३७७६
२५	दलित महिला सदस्य	५	मेलिना नेपाली	९८१२३०३१४०
२६	सदस्य	५	दुर्गा बहादुर खड्का	९८००९४१०३१
२७	सदस्य	५	टेक बहादुर राई	९८१८९२०३८६
२८	वडा अध्यक्ष	६	दक्ष कुमार राई	९८६६०७४२३०
२९	महिला सदस्य	६	अमित देवी राई	९८११०३१६९०
३०	दलित महिला सदस्य	६	विष्णु माया तामाङ	९८११०२०१५५
३१	सदस्य	६	बल राम राई	९८२९३४०३१५
३२	सदस्य	६	दिपक तामाङ्ग	९८१८००३२०७
३३	दलित वा अल्पसङ्ख्यक सदस्य (गाउँ कार्यपालिका)		पवित्र भूजेल	९८१०५४७०५२
३४	दलित वा अल्पसङ्ख्यक सदस्य (गाउँ कार्यपालिका)		पोसी शेर्पा	९८२९३९१६४८

९.नवप्रवर्तात्मक कार्यहरू:-

- कार्यालय परिसर सौन्दर्यकरण र रंगरोगन।





१०. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम, थर र पद

कार्यालय प्रमुख- प्रमुख प्रशासकीय अधिकृत श्री नविन भट्टराई

गुनासो सुन्ने अधिकारी- प्रमुख प्रशासकीय अधिकृत श्री नविन भट्टराई

सूचना अधिकारी- स्वास्थ्य संयोजक अधिकृत छैठौं श्री गेहेन्द्र प्रसाद उपाध्याय

११. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



गाउँ कार्यपालिकाको कार्यालय, भोजपुर
कार्यालयको कोड : ८०१०७५०४३००

Handwritten signature/initials

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधि : २०७९/०४/०१-२०७९/०६/२९ बजेट प्रकार : चालु

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	३०,२४,०९,६७०.००	७,५३,५०,०००.००	२४.९२	२२,७०,५९,६७०.००	चालु	२६,७३,२९,०१०.००	४,७९,१८,५८३.००	१७.९२	२१,९४,१०,४२७.००
१३३११ समानिकरण अनुदान	८,९९,००,०००.००	२,२४,७५,०००.००	२५	६,७४,२५,०००.००	२११११ पारिश्रमिक कर्मचारी	१४,८६,९५,०१०.००	३,८९,०८,०००.००	२६.१७	१०,९७,८७,०१०.००
१३३१२ शसर्त अनुदान चालु	१५,५२,००,०००.००	३,८८,००,०००.००	२५	११,६४,००,०००.००	२१११२ पारिश्रमिक पदाधिकारी	६२,५०,०००.००	९,८१,०००.००	१५.७	५२,६९,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	५३,०९,६७०.००	१०,७५,०००.००	२०.२५	४२,३४,६७०.००	२११२१ पोशाक	७,८०,०००.००	०.००	०	७,८०,०००.००
१३३१५ विशेष अनुदान पुँजीगत	४,००,००,०००.००	१,००,००,०००.००	२५	३,००,००,०००.००	२११२३ औषधीउपचार खर्च	१,००,०००.००	०.००	०	१,००,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,८८,५७,०००.००	०.००	०	१,८८,५७,०००.००	२११३१ स्थानीय भत्ता	१९,२८,०००.००	१,९९,३३८.००	१०.३४	१७,२८,६६२.००
१३३११ समानिकरण अनुदान	४५,९४,०००.००	०.००	०	४५,९४,०००.००	२११३२ महंगी भत्ता	१०,००,०००.००	१,३८,०००.००	१३.८	८,६२,०००.००
१३३१२ शसर्त अनुदान चालु	४२,६३,०००.००	०.००	०	४२,६३,०००.००	२११३३ फिल्ड भत्ता	११,००,०००.००	०.००	०	११,००,०००.००
१३३१७ सम्पुरक अनुदान पुँजीगत	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	२११३४ कर्मचारीको बैठक भत्ता	६,००,०००.००	०.००	०	६,००,०००.००
राजस्व बाडफाड	७,५४,५९,०१०.००	६,८३,३८,१३८.५४	९.०६	६,८६,१२,८७९.४६	२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	१,२५,०००.००	०.००	०	१,२५,०००.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,२९,५८,०००.००	६६,१८,६३०.५९	९.०७	६,६३,३९,३६९.४१	२११३९ अन्य भत्ता	२,००,०००.००	०.००	०	२,००,०००.००
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	२४,९३,०१०.००	२,१९,५०७.९५	८.८	२२,७३,५०२.०५	२११४१ पदाधिकारी बैठक भत्ता	१८,००,०००.००	२,४६,०००.००	१३.६७	१५,५४,०००.००
अन्तरिक श्रोत	१,७५,००,०००.००	१,२०,११,३१९.५६	६.८४	५४,८८,६८८.४४	२१२१४ कर्मचारी कल्याण कोष	२०,००,०००.००	०.००	०	२०,००,०००.००
११३१३ एकीकृत सम्पत्ती कर	५,००,०००.००	२०,२२५.००	४.०५	४,७९,७७५.००	२२१११ पानी तथा खिजुली	४,००,०००.००	०.००	०	४,००,०००.००
११३१४ भूमिकर/मालपोत	१५,५०,०००.००	१,०३,३३३.००	६.६७	१४,४६,६६७.००	२२११२ संचार महसुल	७,७७,०००.००	०.००	०	७,७७,०००.००
११३२१ घरवहाल कर	१,००,०००.००	०.००	०	१,००,०००.००	२२११३ सार्वजनिक उपयोगिताको सेवा खर्च	३,५०,०००.००	०.००	०	३,५०,०००.००
११६९१ अन्य	१७,००,०००.००	१,१०,७९३.५६	६.५२	१५,८९,२०६.४४	२२२११ इन्धन (पदाधिकारी)	६,००,०००.००	२,६७,०००.००	४४.५	३,३३,०००.००
					२२२१२ इन्धन (कार्यालय प्रयोजन)	१७,८०,०००.००	१,४७,६५८.००	८.३	१६,३२,३४२.००
					२२२१३ सवारी साधन मर्मत खर्च	१६,००,०००.००	०.००	०	१६,००,०००.००
					२२२१४ बिमा तथा नवीकरण खर्च	२,५०,०००.००	०.००	०	२,५०,०००.००
					२२२२१ मेथिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	३,८०,०००.००	०.००	०	३,८०,०००.००
					२२२३१ निर्मित	६,००,०००.००	०.००	०	६,००,०००.००



पावाडुडमा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, भोजपुर
कार्यालयको कोड : ८१०७५०४३००

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधि : २०७९/०४/०१-२०७९/०६/२९ बजेट प्रकार : चालु

आय				व्यय			
	मण्डलको भ्रमण खर्च						
	२२७११ विविध खर्च	४९,८२,०००.००	०.००	०		४९,८२,०००.००	
	२२७२१ सभा सञ्चालन खर्च	३,००,०००.००	०.००	०		३,००,०००.००	
	२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	६६,४६,०००.००	६,२४,३०३.००	९.३९		६०,२१,६९७.००	
	२५३१५ अन्य संस्था सहायता	१४,२४,०००.००	०.००	०		१४,२४,०००.००	
	२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	१०,००,०००.००	०.००	०		१०,००,०००.००	
	२७२१३ औषधी खरिद खर्च	८,००,०००.००	०.००	०		८,००,०००.००	
	२८१४२ घरभाडा	४,००,०००.००	०.००	०		४,००,०००.००	
	जम्मा	२६,७३,२९,०९०.००	४,७९,१८,५८३.००	१७.९२	२१,९४,१०,४२७.००		



१
पुस्ता

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी : २०७९/०४/०१-२०७९/०६/२९ बजेट प्रकार : पूँजीगत


आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात	शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
संघीय सरकार	३०,२४,०९,६७०.००	७,५३,५०,०००.००	२४.९२	२२,७०,५९,६७०.००	पूँजीगत	१४,६८,८८,६७०.००	१२,००,०००.००	०.८२	१४,५६,८८,६७०.००
१३३११ समानिकरण अनुदान	८,९९,००,०००.००	२,२४,७५,०००.००	२५	६,७४,२५,०००.००	३११११ आवासीय भवन निर्माण/ खरिद	४०,८५,०००.००	०.००	०	४०,८५,०००.००
१३३१२ शसर्त अनुदान चालु	१५,५२,००,०००.००	३,८८,००,०००.००	२५	११,६४,००,०००.००	३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२२,००,०००.००	०.००	०	२२,००,०००.००
१३३१३ शसर्त अनुदान पूँजीगत	५३,०९,६७०.००	१०,७५,०००.००	२०.२५	४२,३४,६७०.००	३११२३ फर्निचर तथा फिक्चर्स	२,३०,०००.००	०.००	०	२,३०,०००.००
१३३१५ विशेष अनुदान पूँजीगत	४,००,००,०००.००	१,००,००,०००.००	२५	३,००,००,०००.००	३११३४ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	३,००,०००.००	०.००	०	३,००,०००.००
१३३१७ समपुरक अनुदान पूँजीगत	१,२०,००,०००.००	३०,००,०००.००	२५	९०,००,०००.००	३११४१ सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च	४,००,०००.००	०.००	०	४,००,०००.००
प्रदेश सरकार	१,८८,५७,०००.००	०.००	०	१,८८,५७,०००.००	३११५१ सडक तथा पुल निर्माण	६,४९,२५,०००.००	३,००,०००.००	०.४६	६,४६,२५,०००.००
१३३११ समानिकरण अनुदान	४५,९४,०००.००	०.००	०	४५,९४,०००.००	३११५३ विद्युत संरचना निर्माण	८,००,०००.००	०.००	०	८,००,०००.००
१३३१२ शसर्त अनुदान चालु	४२,६३,०००.००	०.००	०	४२,६३,०००.००	३११५५ सिचाई संरचना निर्माण	७,५०,०००.००	०.००	०	७,५०,०००.००
१३३१७ समपुरक अनुदान पूँजीगत	१,००,००,०००.००	०.००	०	१,००,००,०००.००	३११५६ खानेपानी संरचना निर्माण	४,१६,९४,०००.००	०.००	०	४,१६,९४,०००.००
राजस्व बाडफाड	७,५४,५९,०१०.००	६८,३८,९३८.५४	९.०६	६,८६,१२,८७१.४६	३११५९ अन्य सार्वजनिक निर्माण	३,९५,०४,६७०.००	९,००,०००.००	२.८६	३,०६,०४,६७०.००
११४११ बौडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	७,२९,५८,०००.००	६६,९८,६३०.५९	९.०७	६,६३,३९,३६९.४१	जम्मा	१४,६८,८८,६७०.००	१२,००,०००.००	०.८१	१४,५६,८८,६७०.००
११४५६ बौडफाँटबाट प्राप्त हुने सवारी साधन कर	२४,९३,०१०.००	२,९९,५०७.९५	८.८	२२,७३,५०२.०५					
अन्तरिक श्रोत	१,७५,००,०००.००	१,२०,११,३११.५६	६८.६४	५४,८८,६८८.४४					
११३१३ एकीकृत सम्पत्ती कर	५,००,०००.००	२०,२२५.००	४.०५	४,७९,७७५.००					
११३१४ भूमिकर/मालपोत	१५,५०,०००.००	१,०३,३३३.००	६.६७	१४,४६,६६७.००					
११३२१ घरवहाल	१,००,०००.००	०.००	०	१,००,०००.००					

आय व्ययको बिबरण


आ.व. : २०७९/८० अवधी : २०७९/०४/०१-२०७९/०६/२९ बजेट प्रकार : पूजीगत

	आय			व्यय
कर				
११६९१ अन्य कर	१७,००,०००.००	१,१०,७९३.५६	६.५२	१५,८९,२०६.४४
१४२१३ अन्य बिक्रीबाट प्राप्त रकम	३,००,०००.००	०.००	०	३,००,०००.००
१४२२५ यातायात क्षेत्रको आम्दानी	२,००,०००.००	०.००	०	२,००,०००.००
१४२४३ सिफारिश दस्तुर	७,००,०००.००	७४,४६०.००	१०.६४	६,२५,५४०.००
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	४,००,०००.००	७७,९००.००	१९.२८	३,२२,९००.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	३,५०,०००.००	२००.००	०.०६	३,४९,८००.००
१५१११ बेरुजु	२,००,०००.००	१,२५,२००.००	६२.६	७४,८००.००
३२१२२ बैंक मौज्दात	१,१५,००,०००.००	१,१५,००,०००.००	१००	०.००
जम्मा	४९,४२,१७,६८०.००	९,४९,९९,४५०.१०	२२.७४	३२,००,१८,२२९.९०

१२. पौवादुङमा गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयको वेवसाइट १२.१. कार्यालयको वेवसाइट



१२.२. कार्यालयको फेसबुक पेज



१२.३. कार्यालयको इमेल ठेगाना:
pauwadungmamun@gmail.com

१२.४. कार्यालयको सम्पर्क फोन नः
९८५२०७५८००, (कार्यालय)
९८५१०९००३४ (प्र.प्र.अ.)
९८४२०५८२०८ (सूचना अधिकारी),

१३. सूचना परियोजनामा प्राप्त बैदेशिक सहायता, ऋण, अनुदानएवम् सम्झौता सम्बन्धी विवरण
✓ नभएको ।

१४. संचालन गरेको कार्यक्रम सोको प्रगति प्रतिवेदन

✓ नियमित सेवा प्रवाह र अन्य कार्यक्रम सम्पन्न भएपश्चात तत्कालै जानकारी दिने गरिएको ।

१५. पौवादुङमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली
✓ हालसम्म सूचना पाउँ भनी निवेदन प्राप्त नभएको ।

१६. पौवादुङमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयलमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

✓ तत्कालै मौखिक वा लिखित रूपमा दिने गरिएको ।

✓ सूचनाको हक सम्बन्धी ऐन/नियम मिक हकको धारा २७/२८ मा उल्लेखित संरक्षण गरिएको बाहेकका सूचना दिने गरेको ।

✓ अन्य कार्यालयले माग गरेका तथ्याङ्क दिने गरिएको

✓ संघीय र प्रदेशका कार्यालयहरु संग सूचना अदान प्रदान गरिएको

१७. पौवादुङमा गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयका सूचनाहरु अन्य प्रकाशन भएको वा हुने भए सोको विवरण

✓ तोकिए बमोजिम कार्यालयबाट प्रकाशन हुने बार्षिक तथा अर्धबार्षिक विवरण मार्फत सूचना प्रकाशन गर्ने गरिएको ।

धन्यवाद